

## युवा तथा खेलकुद मन्त्रालयको प्रेस विज्ञप्ती

आगामी आ.व.०७५/७६ को लागि युवा लक्षित कार्यक्रमहरूको तर्जुमा गर्नको लागि सरोकारवालाहरूसंग युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा मिति २०७६।१।७ गते शनिवारका दिन राष्ट्रिय युवा परिषद्को आयोजनामा बृहत छलफल कार्यक्रम भयो । मा.युवा तथा खेलकुद मन्त्री श्री जगतबहादुर सुनार (विश्वकर्मा)ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दंगाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री माधव ढुङ्गेल, युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री कृष्णप्रसाद देवकोटा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेश देवकोटा, विभिन्न राजनैतिक दल सम्बद्ध युवा तथा विद्यार्थी संघ/संगठनका प्रतिनिधिहरू, गैरसरकारी तथा निजी क्षेत्रमा संलग्न युवाहरू, युवा उद्यमी सञ्जाल, रिटर्नी माईग्रेन्ट, नमूना युवा संसदका प्रतिनिधिहरू, सुनचाँदी तथा हस्तकला व्यवसायी संघ लगायतका पेशागत संस्थाहरूका प्रतिनिधिहरू गरी ६० जनाको उपस्थिति रहेको थियो ।

विगतमा भएका युवा सम्बन्धी कार्यक्रमको समीक्षा गर्दै आगामी आ.व.मा समेटिनु पर्ने युवा लक्षित कार्यक्रमहरू, अन्य निकायहरूबाट संचालन हुने कार्यक्रम, Youth Innovation Center, युवा सम्बन्धी अध्ययन अनुसन्धान, युवा सम्बन्धी कार्यक्रमहरूलाई एकिकृत रूपमा संचालन गर्न सक्ने संरचना निर्माण, कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि सूचना प्रविधिको उपयोग, युवा स्वरोजगारको लागि सहूलियत कर्जालाई प्रदान गर्ने प्रकृयालाई सरलीकरण, लक्षित वर्गमा कार्यक्रम पुर्याउन अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने लगायतका विषयमा सहभागीहरूबीच गहन छलफल तथा अन्तरक्रिया भएको थियो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्षज्यूले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षले कोषबाट संचालन भएका कार्यक्रमहरूको बारेमा प्रकाश पार्नु भएको थियो भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षले अन्तरनिकाय समन्वय, सेवा प्रवाहमा सुशासन कायम गर्न सूचना प्रविधिको प्रयोग बढाउँदै लैजाने लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । मा.मन्त्रीज्यूको समुपस्थितमा झण्डै ५ घण्टा चलेको कार्यक्रममा सहभागीहरूको तर्फबाट आएका सुझावलाई मन्त्रालयले गम्भिररूपमा लिएको तथा युवाको आवश्यकता र उपलब्धीका आधारमा आगामी कार्यक्रमहरू तर्जुमा गर्ने प्रतिबद्धता सहित मा.मन्त्रीज्यूबाट कार्यक्रम समापन भएको थियो ।

गणेशप्रसाद पाण्डेय

प्रवक्ता

युवा तथा खेलकुद मन्त्रालय

मिति २०७६।१।८ गते